

सर्वोच्च अदालत, संयुक्त इजलास
 माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
 माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई
 आदेश

०६९-WO-०२०२

विषय: उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ।

जिल्ला बझाङ मौलाली गा.वि.स.बडा नं.४ रकेल स्थायी घर भै हाल काठमाडौं जिल्ला
 काठमाडौं महानगरपालिका बडा नं.११ बबरमहल बस्ने अधिवक्ता दलबहादुर धामी ---१
 जिल्ला बैतडी रौलेश्वर गा.वि.स.बडा नं.६ स्थायी घर भै हाल ऐ.ऐ.बस्ने अधिवक्ता
 जीतेन्द्रबहादुर मढै -----१

निवेदक

विरुद्ध

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालय, सिंहदरवार, काठमाडौं -----१	विपक्षी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं -----१	
स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं -----१	
क्षेत्रीय स्वास्थ्य निर्देशनालय, दिपायल, ढोटी -----१	
जिल्ला स्वास्थ्य कार्यालय, सिलगढी, ढोटी -----१	
जिल्ला स्वास्थ्य कार्यालय, डडेल्धुरा -----१	

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम दर्ता हुन
 आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार रहेको छ:

मुद्दा: उत्प्रेषण समेत, ०६९-WO-०२०२ पृष्ठ १

रिट निवेदनको व्यहोरा

हामी निवेदकहरु सक्रिय कानून व्यवसाय पेशा गर्दै आएको व्यक्ति हों साथै मानव अधिकारको क्षेत्रमा पनि काम गर्दै आएको अधिकारकर्मी पनि हों। विपक्षी नेपाल सरकारले दादुरा विरुद्धको खोप लगाउने योजना अनुरूप डोटी जिल्लाको काठमाडौं गा.वि.स. लगायतका बालबालिकाहरुलाई दादुरा विरुद्धको खोप लगाउने क्रममा चार जना बालबालिकाको मृत्यु भएको सोही कारणबाट कयाँ बालबालिकाहरु विरामी भएको समाचार बाहिर आएको थियो। यस घटनाको बारेमा प्रारम्भिक छानवीनबाट दादुराको खोपकै कारणले मृत्यु भएको भनिएको छ भने यस बारेमा विपक्षी स्वास्थ्य मन्त्रालयको बाल विशेषज्ञ समेतको टोलीले घटनास्थलको अध्ययन गरी सत्यतथ्य प्रतिवेदन सार्वजनिक गर्ने जिम्मा लिएकोमा अझै प्रतिवेदन बाहिर ल्याएको छैन। तर विपक्षीहरुले यस्तो गम्भीर खालको घटना भै अनाहकमा चार जना बालबालिकाले ज्यान गुमाईसकदा समेत सो कार्यक्रमलाई तत्काल रोक्नुको साटो खोप लगाउने कार्य जारी राखेकोले डडेल्धुराको गणेशपुर ७ का बालकको मृत्यु भयो। यसरी पटक पटक बालबालिकाहरुको मृत्यु तथा विरामी भैरहेको अवस्थामा पनि विपक्षीहरुले फेरी पनि खोप कार्यक्रम जारी राखेकोले उक्त खोप तत्काल बन्द नगरे अरु निर्दोष बालबालिकाहरुको मृत्यु हुने सम्भावना भएकोले यस घटनाको सम्बन्धमा छानविन गर्न उच्च स्तरीय छानविन गठन गरी पीडित परिवारलाई क्षतिपूर्तिका साथ अब उप्रान्त मानवको जिउन पाउने हकमाथि नै खेलवाड गर्दै विभिन्न खोप तथा औपधीको नाममा हेलचक्रयाई नगरी खोप परीक्षण गर्नका लागि निश्चित प्रक्रिया अपनाई मानव जीद्वनको ग्यारेन्टी गरेर मात्र खोप लगाउने व्यवस्था गर्न उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउन नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम सम्मानित सर्वोच्च अदालतमा उपस्थित भएका छौं।

मौलिक हक अन्तर्गत नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्ने व्यवस्था गरेको छ। त्यसैगरी धारा १६ ले वातावरण तथा स्वास्थ्य सम्बन्धी हक तथा धारा २२ले बालबालिकाको हकको ग्यारेन्टी गरेको छ। नेपालले आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अभिसन्धी १९६६, महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी महासन्धी १९७९, बाल अधिकार सम्बन्धी महासन्धी, १९८९ समेतका धेरै मानव अधिकार सम्बन्धी अन्तराष्ट्रिय

१०८

कानूनहरुलाई अनुमोदन गरिसकेको छ। बाल अधिकार सम्बन्धी महासन्धी, १९८९ को धार ६ ले बाँच पाउने हक प्रत्येक बालबालिकाको जन्मसिद्ध अधिकार हो भनी पक्ष राष्ट्र स्वीकार गर्दैन् भनिएको छ भने धारा १४ मा स्वास्थ्यको अधिकारको ग्यारेन्टी गरेको छ। बालबालिका सम्बन्धी ऐन, २०४८ को प्रस्तावनामा बालबालिकाको हक, हितको संरक्षण गरी तिनीहरुको शारीरिक, मानसिक र बौद्धिक विकास गर्न तथा दफा ४ मा स्वास्थ्यको अधिकारको ग्यारेन्टी गरिएको छ। अन्तराष्ट्रिय कानूनहरुलाई अनुमोदन गरिसकेपछि सो अनुसार राष्ट्रिय कानूनहरु निर्माण गर्नुपर्ने हुन्छ। नेपाल सन्धी ऐन, २०४७ को दफा ९ ले अन्तराष्ट्रिय महासन्धी अभिसन्धीहरुलाई अनुमोदन गरिसकेपछि राष्ट्रिय कानून सरह लागु गरिनुपर्ने कानूनी व्यवस्था गरेको छ।

विपक्षी नेपाल सरकार तथा स्वास्थ्य तथा जनसंख्या-मन्त्रालयले यस अघि पनि पटक पटक सर्वसाधारण जनताको स्वास्थ्यमा खेलवाड गरी विभिन्न औषधी परीक्षण गर्ने गरेको समाचार बाहिर आइरहेका थिए। नेपालमा बालबालिकाहरुको स्वास्थ्य स्थिति एकदम कमजोर रहेको अवस्था त्यसैमा सुदूरपश्चिममा यो क्रम अझ न्यून रहेको छ। दादुरा विरुद्धको खोप लगाउने कार्य आफैमा नराम्रो होइन, तर सो खोपको सकारात्मक नकारात्मक असर के पर्दै सो बारेमा अध्ययन नै नगरी, असर परी हालेमा सो को उपचार कसरी गर्ने सो बारेमा कुनै पूर्वयोजना नै नगरी बालबालिकाको जीउन पाउने हकमा कुठाराघात पार्ने गरी थालनी गरेको र सोही सुईको कारणले बालबालिकाको मृत्यु भएको भनी जिल्ला स्वास्थ्य कार्यालयका अधिकृतले सार्वजनिक गरिसकेका तथा डोटी जिल्ला अस्पतालका डाक्टर समेतले यसै सुईका कारणले बालबालिकाको मृत्यु भएको हुनसक्ने भनाई सार्वजनिक गरिसकेपछि पनि कार्यक्रमलाई स्थगित नगर्ने भनाई सार्वजनिक गर्दै सोही कारणले डडेल्धुरा गणेशपुरको बालकको मृत्यु भएको सार्वजनिक हुनु विपक्षीहरुको मुख्य कारणले निर्दोष बालबालिकाको मृत्यु भएको यथार्थता हो। अझ यसै कारणले कति बालबालिकाको ज्यान खतरामा छ सो को कुनै तथ्याङ्क छैन। डोटीमा मात्र कयौं बालबालिकाहरु अझै अस्पतालमा भर्ना गरी उपचार भैरहेको समाचार बाहिर आइरहेका छन्।

तसर्थ, यसरी हचुवाको भरमा कुनै पनि खोप कार्यक्रम संचालन गर्दा खोपको बारेमा गहिरो अध्ययन गरी सोबाट आउनसक्ने नकारात्मक परिणामलाई रोकथाम गर्नका लागि विस्तृत

१०८

१८९८/३४

पूर्वतयारी गरेर मात्र खोप संचालन गर्न, सबै नागरिकको बाच्न पाउने हक अधिकार सुनिश्चित गरी थप बालबालिकाहरु अझै बढी संवेदनशील कमजोर हुने भएकाले उनीहरुले बाँचन पाउने अधिकार, स्वास्थ्य अधिकारमा ध्यान दिएर मात्र कार्यक्रम संचालन गर्न साथै मृतक बालबालिकाहरुको सबै अभिभावकलाई उचित क्षतिपूर्ति दिलाई अन्य विरामी बालबालिकाहरुको हकमा निःशुल्क उपचार तथा उनीहरुले व्यहोर्नु परेको हैरानीको उचित थप क्षतिपूर्ति समेतका लागि विपक्षीहरुको नाममा उत्प्रेषण युक्त परमादेश जारी गरी पाउँ।

प्रस्तुत रिट निवेदनको दुङ्गो लाग्न समय लाग्ने भएको तर विपक्षीहरुले दादुरा खोप कार्यक्रम हालसम्म नरोकी स्थानीय गाउँ गाउँमा खोप कार्यक्रमहरु जारी राखेको अवस्था रहेको तथा स्थानीयहरुले आफ्ना बालबालिकाहरुलाई यो खोप नलगाउने भने पनि जबरजस्ती गर्ने तथा सो सुईबाट कुनै पनि असर पद्दैन भन्दै स्थानीय स्वास्थ्यका कर्मचारीहरु मार्फत खोप लगाउने क्रम जारी रहेकोले ठूलो संख्यामा बालबालिकाहरु जोखिममा पर्ने सम्भावना भएकोले मुद्दाको दुङ्गो नलागेसम्मका लागि उक्त खोप कार्यक्रम स्थगित गर्नु गराउनु भन्ने विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरी पाउँ। साथै बालबालिकाको ज्यान तथा स्वास्थ्य जस्तो संवेदनशील विषय भएको र यसलाई ढिलो गर्दा अझ थप असर पर्ने सम्भावना भएकोले सर्वोच्च अदालत नियमावली, २०४८ को नियम ६३(३) बमोजिम अग्राधिकार दिई मुद्दाको सुनुवाई हुने व्यवस्था समेत गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन पत्र।

कारण देखाउ आदेश

यसमा के कसो भएको हो? निवेदकहरुको निवेदन माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो? यो आदेश प्राप्त भएको मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पठाउनु भनी रिट निवेदनको एक प्रति नक्कल साथै राखी विपक्षीहरुलाई सूचना पठाई त्यसको बोधार्थ महान्यायाधिवक्ताको कार्यालयमा पठाई दिनु र लिखित जवाफ परेपछि वा अवधि नाधेपछि नियमानुसार पेश गर्नु।

निवेदकले अन्तरिम आदेश समेतको माग गरेको देखिंदा सो सम्बन्धमा दुवैपक्ष राखी छलफल गरी आदेश गर्नु उपयुक्त हुने देखिएकोले सो को लागि मिति २०६९।५।२७ को पेशी तोकी छलफलमा भाग लिन प्रतिरक्षीहरुको नाउँमा सूचना पठाई नियमानुसार पेश गर्नु। साथै प्रस्तुत निवेदन जनसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित रहेको देखिंदा सर्वोच्च अदालत

१०८९८/६

नियमावली, २०४९ को नियम ६३(३)(च५) बमोजिम अग्राधिकार प्रदान गरिएको छ, भन्ने
व्यहोराको मिति २०६९।५।१८ मा यस अदालतबाट भएको आदेश।

जिल्ला स्वास्थ्य कार्यालय, डोटीको लिखित जवाफ

डोटी जिल्लाको काठमाडौं गा.वि.स. लगायतमा बालबालिकालाई दादुरा विरुद्धको खोप
लगाउने क्रममा खोपकै कारण मृत्यु भएको भनिएको छ, त्यो एकदमै निराधार छ। डोटी
जिल्लाको काठमाडौं गा.वि.स. खोप कार्यक्रम अन्तर्गत पहिलो चरणको सानागाउ इलाका-
स्वास्थ्य चौकी भित्र पर्दछ। उपरोक्त पहिलो चरणमा काठमाडौं गा.वि.स. लगायत १० गा.वि.स.
र सिंगो नगरपालिकामा एकैसाथ खोप कार्यक्रम संचालन भएको हुन्छ। त्यसरी खोप लगाइदा
मिति २०६९।५।३ गते काठमाडौं गा.वि.स.मा कुल १९ जना बालबालिकालाई खोप
लगाइएकोमा दादुराको खोप लगाइएका ६ जना बालबालिकामध्ये ४ जनाको निधन भयो भन्ने
खबर मिति २०६९।५।४ गते साँझ ६ बजे जिल्ला स्वास्थ्य कार्यालय डोटीलाई प्राप्त भएपछि
मिति २०६९।५।५ गते विहान डा.सन्दिप श्रेष्ठको नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालय डोटीका
खोप फाँट प्रमुख, सानागाउ स्वास्थ्य चौकीका प्रमुख र पत्रकार सहितको टोली घटनास्थल तरफ
गई स्थलगत अवलोकन र अध्ययन गरी टोलीले दिएको जानकारीका आधारमा दादुराको खोप
लगाइएका काठमाडौं गा.वि.स.वडा नं.६ धानुकाडा बस्ने १२ महिनाको बालक मिलन नेपालीले
मिति २०६९।५।३ गते विहान ११ बजे खोप लगाइएकोमा निजलाई साँझ ६ बजे High grade
fever with rigors देखिई मिति २०६९।५।४ गते विहान ५ बजे निधन भएको, ऐ.ऐ.वडा नं.७
थापागाउ बस्ने ८ महिनाको बालिका सुजाता नेपालीले मिति २०६९।५।३ गते विहान ९:३०
बजे खोप लगाइएकोमा निजलाई साँझ ६ बजे High grade fever with rigors देखिई मिति
२०६९।५।४ गते विहान ५ बजे निधन भएको, ऐ.ऐ.वडा नं.७ थापागाउ बस्ने १९ महिनाकी
बालिका गौरी चिरालले मिति २०६९।५।३ गते विहान १० बजे खोप लगाइएकोमा निजलाई
साँझ ६ बजे Vomiting loose stool, fever with rigors देखिई मिति २०६९।५।४ गते विहान
३:३० बजे निधन भएको र पोखरी गा.वि.स.वडा नं.९ घर भै काठमाडौं गा.वि.स. मामाघरमा
रहेकी ९ महिनाकी अन्जु वि.क.ले मिति २०६९।५।३ गते विहान ११ बजे खोप
लगाइएकोमा निजलाई Vomiting & loose stool, fever with rigors देखिई मिति २०६९।५।४
गते विहान ५ बजे निधन भएको र मृतक ४ जना बालबालिकाहरूलाई निजहरूका आफन्तहरूले

१०८९८/६

१०८८८

स्वास्थ्य संस्थामा कुनै जानकारी नगराई द्वाहसंस्कार गरिएको पाइयो। खोप लगाइएका अर्का बालक काठमाडौं गा.वि.स.बडा नं.५ धानुकाडाका ११ महिनाका रत्न धानुकले मिति २०६९।५।३ मा दिउसो १२ बजे खोप लगाएकोमा निजलाई साँझ ६ बजे Fever with rigors followed by vomiting 2 episodes & loose watery stool overnight देखिई निज बालकलाई मिति २०६९।५।४ गते दिउसो २ बजे स्थानीय वित्तनिकमा उपचार गर्न ल्याइदा त्यहाँबाट रिफर गरी मिति २०६९।५।५ गते साँझ ७:३० बजे डोटी जिल्ला अस्पतालमा ल्याई उपचार गर्दा निजको अवस्थामा सुधार आई हाल निजको अवस्था सामान्य रहेको छ भने सोही मितिमा खोप लगाइएका अर्का ७ महिनाका बालक भजन धानुकलाई सामान्य ज्वरो आई पछि निजको अवस्था सामान्य रहेको भन्ने थाहा हुन गएको। यसर्थ, बच्चाहरूलाई खोप दिइसकेपछि निजहरूलाई कामेर ज्वरो आई पखाला लागि बान्ता समेत भएकोमा तत्काल उपचार नपाएका कारण पनि ४ जना बालबालिकाको निधन भएको र सामान्य लक्षण देखिई उपचार पाएका बालकहरु बाचेका, देखिन्छन्। तसर्थ नेपाल सरकारको दायित्व र कर्तव्य पालना गर्ने कार्यमा जिल्ला स्वास्थ्य कार्यालय डोटीले तोकिएको बमोजिम जिम्मेवारी पालना गर्दै आएको हुँदा प्रस्तुत रिट निवेदनको औचित्य समाप्त भएकोले निवेदन खारेजी भागी छ भन्ने व्यहोराको जिल्ला स्वास्थ्य कार्यालय, डोटीका तर्फबाट ऐ.का निमित्त कार्यालय प्रमुख रामस्वार्थ यादवको लिखित जवाफ़।

जिल्ला स्वास्थ्य कार्यालय, डडेल्धुराको लिखित जवाफ़

स्वास्थ्यमा खोपले महत्वपूर्ण भूमिका खेलेको छ। संसारका अन्य मुलुकहरूमा पनि खोप कार्यक्रम संचालन छ। विफर संसारबाट उन्मुलन भयो। पोलियो उन्मुलन हुने क्रममा छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नै खोप कार्यक्रम नेपाल राज्य भर संचालनमा छ। हाल नेपालमा खोपबाट आठ वटा रोगहरूको रोग दरमा कमी तथा बाल मृत्युदरमा समेत कमी आएको छ। सन् २००१ मा बाल मृत्युदर प्रति हजार ६४ बाट घटेर सन् २०११ मा प्रति हजार ५४ पुगेको छ र बालबालिकाहरूको खोप पाउने मौलिक अधिकार भएको र राज्यले उपलब्ध गराएको सेवा पाउनु बालबालिकाहरूको जन्मसिद्ध अधिकार भएकोले खोप बन्द गर्दा ज्ञन रोगहरूबाट बच्चाहरूको मृत्युदर बढने भएकोले र अनुसन्धानका क्रममा भ्याकिसनमा खराबी नदेखिएकोले खोप कार्यक्रम बन्द गर्न मिल्दैन। यस डडेल्धुरा जिल्लामा

१०८८८

१०८

दादुरा खोपले बच्चाको मृत्यु भएको होइन। वि.सि.जि. खोपले भएको भन्ने कुरा समाचार माध्यममा आएता पनि सो समाचार सम्प्रेषण गर्दा प्रयोग गरिएको खोपको गुणस्तर एवं उपादेयताका सम्बन्धमा कुनै स्वास्थ्य विज्ञको निष्कर्षनि समावेश नगरी सम्प्रेषण गरिएको तथा अनुसन्धानबाट समेत निराधार भएको पुष्टि भएकोले रिट निवेदन डडेल्धुराको हकमा कपोकलिप्त र आधारहिन भएकोले खारेज गरी पाँउ भन्न व्यहोराको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको तर्फबाट निमित्त कार्यालय प्रमुख डा.दुर्गा हुङ्गानाको लिखित जवाफ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको लिखित जवाफ

नेपाल सरकार संविधान तथा कानून प्रदत्त नागरिकका मौलिक एवं कानूनी हक, अधिकारको संरक्षण एवं सम्बर्द्धन गर्दै उपभोगको सुनिश्चितता प्रदान गर्ने कुरामा प्रतिवद्ध रहेको छ। यसै सन्दर्भमा दादुराजन्य रोगबाट बालबालिकाहरूलाई सुरक्षित गरी सबल र स्वस्थ नागरिक निर्माण गर्ने पुनित उद्देश्य लिई नेपाल सरकारबाट बालबालिकालाई दादुरा विरुद्धको खोप संचालन गरेकोमा विवाद छैन। दादुरा विरुद्धको खोप कार्यक्रम संचालन भएकै समयमा विपक्षी निवेदकले दावी लिनु भएजस्तो केही जिल्लामा बालबालिकाको मृत्यु भएको भन्ने कुरा सुनिन आएको सत्य हो। यस सम्बन्धमा अध्ययन गरी सत्यताय प्रतिवेदन पेश गर्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बाल विशेषज्ञ सहितको टोली गठन गरिएको र हालसम्म सो टोलीले तत्सम्बन्धमा प्रतिवेदन नबुझाएको भनी विपक्षी स्वयंले आफ्नो निवेदनमा उल्लेख गर्नु भएको छ। यस अवस्थामा नेपाल सरकारबाट संचालित दादुरा विरुद्धको खोप कार्यक्रमकै कारण बालबालिकाको मृत्यु भएको हो भन्ने निश्कर्ष निकालन मनासिव हुँदैन। विपक्षीका अन्य दावीका हकमा सम्बन्धित निकायको लिखित जवाफबाट स्पष्ट हुनै नै छ। अतः उपरोक्त आधार र कारण समेतबाट यस कार्यालयलाई विपक्षी कायम गरेको हकमासम्म रिट निवेदन खारेज भागी हुँदा खारेज गरी पाउँ भन्ने समेत व्यहोराको नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको लिखित जवाफ।

स्वास्थ्य सेवा विभागको लिखित जवाफ

उक्त घटनाको अनुगमन तथा अनुसन्धान गर्ने स्वतन्त्र समिति (AEFI Committee) ले गरेको निर्णय तथा सिफारिस अनुसार ती बालबालिकाहरूलाई Toxic shock syndrome भएको जुन स्थानीय रूपमा उक्त भ्याक्सिन भाइल प्रदुषित (Contaminated) भएको कारणले हुनसक्ने

१०८

(Omkareshwar)

उल्लेख भएको उक्त भाइल प्रयोग भइसकेपछि नियमित प्रक्रिया अनुसार नै नष्ट गरी सकिएको, भाइल दुषित हुनुमा स्वास्थ्यकर्मी स्वयं सजग हुँदा हुँदै पनि सेवा प्रदान गर्ने क्रममा मानवीय त्रुटीका कारण वा स्थानीय स्तरमा वातावरण प्रदुषित भएको कारणले वा सरसफाईमा भएको कमिका कारणले पनि हुन सक्ने अवस्था देखिएकोले ति बालबालिकाको मृत्यु खोप भ्याक्सिनको कारणले नभएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिएको साथै यस्तो घटना दोहोरिने नदिन अनुगमन तथा अनुसन्धान गर्ने स्वतन्त्र समिति (AEFI Committee) ले दिएको सुझावहरूलाई कडाइका साथ लागू गर्न मन्त्रालयले मातहतका निकायहरूलाई निर्देश दिएको र सो घटना खोप भ्याक्सिनको कारणले नभएको हुनाले प्रस्तुत-रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका नि. महानिर्देशक डा.मिडमार गेल्जेन शेर्पाको लिखित जवाफ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लिखित जवाफ

उल्लिखित घटनाको अनुगमन तथा अनुसन्धान गर्ने स्वतन्त्र समिति (AEFI Committee) ले गरेको निर्णय तथा सिफारिस अनुसार मृत्यु भएका बालबालिकाहरूलाई Toxic shock syndrome भएको, जुन स्थानीय रूपमा उक्त भ्याक्सिन भाइल प्रदुषित (Contaminated) भएको उक्त भाइल प्रयोग भइसकेपछि नियमित प्रक्रियाबाट नै नष्ट गरी सकिएको, भाइल दुषित हुनुमा स्वास्थ्यकर्मी स्वयं सजग हुँदा हुँदै पनि सेवा प्रदान गर्ने क्रममा मानवीय त्रुटीका कारण वा स्थानीय स्तरमा वातावरण प्रदुषित भएको कारणले वा सरसफाईमा भएको कमिका कारणले पनि हुन सक्ने अवस्था भएकोले ती बालबालिकाको मृत्यु खोपको कारणले नभएको तथा अगामी दिनमा यस्ता घटना दोहोरिने नदिन अनुगमन तथा अनुसन्धान गर्ने स्वतन्त्र समितिले दिएका सुझावलाई कडाइका साथ लागू गर्न मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिई सकेको हुँदा प्रस्तुत रिट निवेदन खारेज भागी छ, खारेज गरी पाउँ भन्ने समेत व्यहोराको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौंको तर्फबाट ऐ.का निमित्त सचिव डा. तीर्थराज बुलाकोटीको लिखित जवाफ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयको लिखित जवाफ

डडेल्धुरा जिल्लाको गणेशपुर गा.वि.स.बडा नं.७ मा २१ दिनको एक बालकको बि.सि.जी.खोपबाट मिति २०६९।५।६ गते मृत्यु भयो भन्ने खवर मिति २०६९।५।९ गते

(Omkareshwar)

(0) १८

साँझ ४:०० बजे जिल्ला जनस्वास्थ्य कार्यालयमा जानकारी आएकोमा मिति २०६९।५।११ गते स्वास्थ्य अनुसन्धान टोलीले अनुसन्धान गर्दा मिति २०६९।५।६ गते दिउँसो ११:३० बजे एउटै भायलबाट ४ जना बच्चाहरूले खोप पाएकोमा अरु बच्चाहरूलाई केही पनि नभएको, उक्त २१ दिनको बच्चा खोप पाएपछि घर लगेर आमाले बच्चालाई दूध खुवाएको बच्चाले दूध खाएपछि बच्चा सुतेको र साँझ ७:०० बजे ओट निलो तथा पेट सुन्निएर मृत्यु भएकोमा अनुसन्धान फाराम “ग” बुँदामा बि.सि.जी.खोपबाट नभई श्वासप्रश्वास रोगबाट हुन सक्ने निश्कर्ष तथा स्वास्थ्य सेवा विभागको विशेषज्ञ टोलीको बैठकको निर्णयबाट पनि खोपबाट नभई अन्य कारणबाट हुन सक्ने निश्कर्ष तथा स्वास्थ्य सेवा विभागको विशेषज्ञ टोलीको बैठकको निर्णयबाट पनि खोपबाट नभई अन्य कारणबाट हुन सक्ने पुष्टि भएकोलै रिट निवेदकले खोपबाट भएको भन्ने कुरा आधारहीन भएको पुष्टि हुन्छ भन्ने समेत व्यहोराको सुदुरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, डोटीको तर्फबाट ऐ.का का.मु.क्षेत्रीय निर्देशक डा.विकास लामिछानेको लिखित जवाफ।

कानून व्यवसायीहरूको बहस जिकिर

नियम बमोजिम पेशी सुचीमा चढि निर्णयको लागी यस ईजलासमा पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकको तर्फबाट बहस निमित्त कोही पनि उपस्थित हुनुभएन। विपक्षीहरूको तर्फबाट उपस्थित विद्वान सहन्यायधिवक्ता श्री श्याम कुमार भट्टराईले नागरिकको स्वास्थ्य सम्बन्धी अधिकार तथा बाँच्न पाउने अधिकारको संरक्षण गर्न सरकार गम्भीर छ। खोप लगाउने कार्य विश्वव्यापी रूपमा नै छ। खोप चरणबद्धरूपमा विकास हुदै आएको छ। खोप उत्पादन कर्ताले खोप उत्पादन गरेपछि WHOले प्रमाणित गरेर ठिक छ भनेपछि मात्र बजारमा आउने हो। खोप लगाउनु अगाडि हरेक तहमा परिक्षण गरिन्छ र ठिक भएपछि मात्र खोप लगाइन्छ। सेवा प्रदान गर्ने क्रममा मानवीय त्रुटिको कारण वा स्थानीय स्तरमा वातावरण प्रदूषित भएको कारणले बालबालिकाको मृत्यु भएको हुन सक्छ। दादुराको खोपको कारणले बालबालिकाको मृत्यु भएको होइन। उक्त घटनाको अनुगमन तथा अनुसन्धान गर्ने स्वतन्त्र समितिले दिएको सुझावहरूलाई कडाईको साथ पालना गर्न स्वास्थ्य मन्त्रालयले मातहतका निकायहरूलाई निर्देशन दिएको र सो घटना खोपको भ्याक्सिनको कारणले नभएको हुनाले प्रस्तुत रिट निवेदन खोरेज हुनुपर्छ भनी बहस गर्नु भयो।

(0) १९

अदालतको निर्णयादेश-ठहर

रिट निवेदन, लिखित जवाफ तथा लिखित बहसनोटको अध्ययन गरी तथा विद्धान सहन्यायधिकर्ताको बहस जिकिर सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत रिट निवेदनमा देहायको प्रश्नहरूमा केन्द्रित रही निर्णय गर्नुपर्ने देखियो।

- १) स्वास्थ्य सम्बन्धी अधिकार कस्तो प्रकारको अधिकार हो र नागरिकलाई यो अधिकारको प्रत्याभूत गर्नको लागी राज्यको के कस्तो दायित्व रहेको हुन्छ?
- २) राज्यले औषधी तथा खोपको वितरण गर्दा के कस्ता उपाय र सावधानीहरू अपनाउनु पर्छ र सुदूरपश्चिम क्षेत्रमा सञ्चालन गरेको खोप वितरण कार्यक्रममा उक्त सावधानी अपनाइएको थिए वा थिएन?
- ३) निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने हो, होइन?

निर्णयतर्फ विचार गर्दा विपक्षीहरूले सुदूरपश्चिम क्षेत्रमा दादुरा विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरेकोमा उक्त खोपको कारणबाट बालबालिकाको मृत्यु भएकोले तत्काल उक्त खोप कार्यक्रम बन्द गरी कुनै पनि खोप कार्यक्रम सञ्चालन गर्दा खोपको बारेमा गहिरो अध्ययन गरी सोबाट आउनसक्ने नकारात्मक परिणामलाई रोकथाम गर्नका लागि विस्तृत पूर्वतयारी गरेर मात्र खोप सञ्चालन गर्न, सबै नागरिकको बाँचन पाउने हक अधिकार सुनिश्चित गरी बालबालिकाहरूको बाँचन पाउने अधिकार, स्वास्थ्य अधिकारमा ध्यान दिएर मात्र कार्यक्रम सञ्चालन गर्न साथै मृतक बालबालिकाहरूको सबै अभिभावकलाई उचित क्षतिपूर्ति दिलाई अन्य विरामी बालबालिकाहरूको हकमा निःशुल्क उपचार तथा उनीहरूले व्यहोर्नु परेको हैरानीको लागी उचित क्षतिपूर्ति समेतका लागि विपक्षीहरूको नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ भन्ने निवेदन माग रहेको देखिन्छ।

सरकारले दादुराको खोप लगाउने कार्य आफैमा नराम्भो नभएतापनि उक्त खोप लगाउदा सो खोपको सकरात्मक र नकरात्मक असर के पर्छ भन्ने सम्बन्धमा अध्ययन नै नगरी तथा असर परी हालेको अवस्थामा सोको उपचार कसरी गर्ने भन्ने बारेमा कुनै पूर्व योजना विपक्षीहरूले नबनाएकोले उक्त खोपबाट प्रभावित भै बालबालिकाको मृत्यु भएको भन्ने निवेदकहरूको दावी रहेको छ। यस अगाडि पनि विपक्षी नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनसाधारणको स्वास्थ्यमा खेलबाड गरी विभिन्न औषधीहरूको परीक्षण गरेको समाचार बाहिर

(१०) ९८/६

आएको भनी समेत निवेदकले निवेदनमा उल्लेख गरेको देखिन्छ। यसरी प्रस्तुत रिट निवेदनमा निवेदकले सरकारले पूर्व योजना र तयारी नागरिकन परिक्षण गर्नको लागी औषधी तथा खोपको वितरण गरेको कारणले नागरिकहरूको मृत्यु भै नागरिकहरूको बाँच पाउने हक र स्वास्थ्य सम्बन्धी हकको हनन हुन गएको भन्ने गम्भीर प्रश्न उठाएको देखिन्छ।

अब स्वास्थ्य सम्बन्धी अधिकार कस्तो प्रकारको अधिकार हो र नागरिकलाई यो अधिकारको प्रत्याभूत गर्नको लागी राज्यको के कस्तो दायित्व रहेको हुन्छ भन्ने पहिलो प्रश्नको सम्बन्धमा विचार गर्दा स्वास्थ्य रहन पाउनु मानिसको आधारभूत मानव अधिकार हो। नेपालको सन्दर्भमा हेर्दा स्वास्थ्य सम्बन्धी अधिकारलाई संविधानले नै मौलिक हकको रूपमा व्यवस्था गरेको छ। प्रस्तुत रिट निवेदन दायर हुँदाको समयमा विद्यमान नेपालको अन्तरिम संविधान, २०६३ को धारा १६(२)ले प्रत्येक नागरिकलाई राज्यबाट कानूनमा व्यवस्था भए बमोजिम आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा पाउने हक हुनेछ भनी व्यवस्था गरेको थियो भने हाल विद्यमान नेपालको संविधानले यस सम्बन्धमा विस्तृत रूपमा थप व्यवस्था गर्दै धारा ३५ मा निम्न व्यवस्था गरेको छ।

३५. स्वास्थ्य सम्बन्धी हक (१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट विश्रित गरिने छैन।

(२) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ।

(३) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ।

(४) प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ।

स्वास्थ्य सम्बन्धी अधिकारलाई विभिन्न अन्तराष्ट्रिय दस्तावेजहरूले आधारभूत मानव अधिकारको रूपमा व्यवस्था गरेका छन्। मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ ले स्वास्थ्य सम्बन्धी अधिकारको सम्बन्धमा अलग व्यवस्था नगरेको भएतापनि धारा २५(१) मा प्रत्येक व्यक्तिलाई आफ्नो परिवारको स्वास्थ्य र कल्याणको लागी खाद्यान्न, कपडा, आवास र औषधोपचारको सुविधा र आवश्यक सामाजिक सेवाहरू प्राप्त गर्ने अधिकार रहेको हुन्छ भन्ने व्यवस्था गरेको छ भने आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासंघी, १९६६ मा यस सम्बन्धमा केही विस्तृत व्यवस्था गर्दै धारा १२(१) मा प्रस्तुत महासंघीका पक्ष राष्ट्रहरू प्रत्येक व्यक्तिको शारिरिक र मानसिक स्वास्थ्यको उच्चतम प्राप्त

१०/९८/९८

स्तरको उपभोग गर्ने अधिकार स्विकार गर्दछन् भनी उच्चोखु गरिएको छ। त्यसैगरी बाल अधिकार सम्बन्धी महासन्धी, १९८९ को धारा २४ मा बालबालिकाको स्वास्थ्य सम्बन्धी अधिकारको सम्बन्धमा विशेष व्यवस्था गर्दै पक्ष राष्ट्रहरूले बालबालिकाको स्वास्थ्यको उच्चतम प्राप्य स्तरको उपभोग तथा रोगको उपचार गर्न पाउने र स्वास्थ्यको पुनर्लाभ गर्न पाउने सुविधाको अधिकारलाई स्विकार गर्दैन्। कुनै पनि बालबालिकाका यस्तो स्वास्थ्य स्याहार सेवाहरू उपर पहुँच पाउने अधिकारबाट वञ्चित नभएको सुनिश्चित गर्न पक्ष राष्ट्रहरूले प्रयत्न गर्नेछन् भन्ने व्यवस्था रहेको छ।

यसरी नागरिकको स्वास्थ्य सम्बन्धी अधिकारलाई विभिन्न अन्तर्राष्ट्रिय कानून तथा नेपालको संविधान र प्रस्तुत रिट निवेदन दायर हुँदाको समयमा विद्यमान रहेको नेपालको अन्तरिम संविधान, २०६३ ले समेत आधारभूत मानव अधिकारको रूपमा स्वीकार गरेको पाइन्छ।

स्वास्थ्य सम्बन्धी अधिकारमा कस्तो प्रकारको अधिकारहरू रहेको हुन्छ भन्ने सम्बन्धमा हेर्दा यस अन्तर्गत स्वास्थ्य सम्बन्धी स्वतन्त्रता र स्वास्थ्य सम्बन्धी हक वा दावीको समग्र स्वरूपलाई बुझनुपर्छ। यसै सम्बन्धमा संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार समितीले आफ्नो टिप्पणी नं १४ (General Comment no. 14) मा स्वास्थ्य सम्बन्धी अधिकारको व्याख्या गर्दै स्वास्थ्य सम्बन्धी अधिकारले स्वास्थ्य सम्बन्धी स्वतन्त्रता (Freedom) र स्वास्थ्य सम्बन्धी हक वा दावी (Entitlement) दुवैलाई समेट्छ। स्वास्थ्य सम्बन्धी स्वतन्त्रताले यौन तथा प्रजनन स्वतन्त्रता, आफ्नो ईच्छा विरुद्धको चिकित्सकीय परीक्षण र स्वास्थ्योपचारको विरुद्धको स्वतन्त्रता समेतलाई समावेश गर्दै आफ्नो शरीर र स्वास्थ्य माथि नियन्त्रणको अधिकारलाई जनाउँछ भने हक वा दावीले सवैलाई समान रूपमा स्वास्थ्यको उच्चता प्राप्यस्तरमा अवसर प्रदान गर्ने स्वास्थ्य रक्षा प्रणालीको उपलब्धता समेतलाई जनाउँदै भनी व्याख्या गरेको देखिन्छ। समग्रतामा स्वास्थ्य सम्बन्धी अधिकार नागरिकहरू सकेसम्म बढी स्वस्थ्य रहन सक्ने बातावरणको प्रत्याभूती हो र सोको प्रत्याभूती दिलाउने दायित्व राज्यको हो। संविधान तथा विभिन्न अन्तर्राष्ट्रिय कानूनले स्वास्थ्य सम्बन्धी अधिकारलाई मानव अधिकारको रूपमा व्यवस्था गरेकोमा यसको कार्यान्वयन गरी नागरिकलाई यस अधिकारको प्रत्याभूत गर्ने दायित्व राज्यमा रहेको हुन्छ। स्वास्थ्य सम्बन्धी अधिकार अन्तर्गत स्वतन्त्रता सँग सम्बन्धीत

१०/९८/९८

मुद्दा: उत्प्रेषण समेत, ०६९-WO-०२०२ पृष्ठ १२

(10) 9/18

अधिकारको कार्यान्वयन गराउनको लागि राज्यको अहस्तक्षेप नै पर्याप्त हुन्छ तर हक वा दावी सँग सम्बन्धीत स्वास्थ्य सम्बन्धी अधिकार सक्रात्मक प्रकृतीको अधिकार (Positive rights) हुन् जसले अर्को पक्षबाट कार्य (Action) खोजेको हुन्छ। अर्थात् यस प्रकारको स्वास्थ्य सम्बन्धी अधिकारको कार्यान्वयन गर्नको लागि राज्यले निश्चित कार्यहरु गर्नुपर्छ।

स्वास्थ्य सम्बन्धी अधिकार नागरिकलाई प्रदान गर्नुको अर्थ त्यसको प्रत्याभूत गर्ने कर्तव्य राज्यमा रहेको हुन्छ र राज्यले आफुसँग उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै गुणस्तरीय सेवाहरु प्रदान गर्नको लागि सम्पूर्ण समूचित उपायहरु अपनाई यो अधिकारको प्रगतिशिल रूपमा कार्यान्वयन गर्दै जाने गरी कदमहरु चाल्नु पर्छ। संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार समिति (Committee on Economic, Social and Cultural Rights)ले आफ्नो टिप्पणी नं १४ मा स्वास्थ्य सम्बन्धी अधिकारको व्याख्या गर्दै अनुच्छेद १२ मा अन्य अधिकार उपयोग गर्न जस्तै यो अधिकार उपयोग गर्न चार आयामहरु हुनुपर्छ भनी उल्लेख गरेको छ जसअन्तर्गत पहिलो, स्वास्थ्य संस्थाहरुबाट उपलब्ध सार्वजनिक र स्वास्थ्य हेरचाह सेवा, वस्तु तथा सेवाहरुको साथै कार्यक्रमहरु पर्याप्त मात्रामा उपलब्ध हुनुपर्ने, दोस्रो, स्वास्थ्य सुविधा, वस्तु तथा सेवाहरु सर्वलाई विना भेदभाव उपलब्ध हुनुपर्ने, तेस्रो, स्वास्थ्य सम्बन्धी सुविधाहरु स्वास्थ्य सम्बन्धी मर्यादा सापेक्ष र साँस्कृतिक रूपले उपयुक्त हुनुपर्ने तथा चौथो उपलब्ध सेवा सुविधाहरु वैज्ञानिक तथा स्वास्थ्यको दृष्टिले उपयुक्त र गुणस्तरिय हुनुपर्ने रहेका छन्।

स्वास्थ्य सम्बन्धी अधिकारको कार्यान्वयन गर्नको लागि राज्यको के कस्तो दायित्व रहेको हुन्छ भन्ने सम्बन्धमा हेर्दा स्वास्थ्य सम्बन्धी अधिकारको प्रत्याभूत गर्नको लागि राज्यले यो यो कदम चाल्नुपर्छ भनी सीमित तरिकाले सुचिवद्ध गर्न सकिदैन। देशको सामाजिक, आर्थिक र साँस्कृतिक अवस्था, नागरिकको चेतनास्तर लगायतका विभिन्न अवस्थाले राज्यले चाल्नुपर्ने कदमहरु फरक फरक हुन सक्छ। यद्यपि स्वास्थ्य सम्बन्धी सेवा र सुविधाहरु नागरिकलाई उपलब्ध गराउने, उपलब्ध सेवा सुविधामा कुनै प्रकारको भेदभाव विना सबै नागरिकको समान पहुँच कायम गर्ने, उपलब्ध गराइएका सेवा र सुविधाहरु साँस्कृतिक तथा स्वास्थ्यको दृष्टिकोणले स्वीकार्य तथा गुणस्तरीय छन् भन्ने कुराको सुनिश्चित गर्ने लगायतका दायित्व राज्यमा रहेको हुन्छ र राज्यले सोही बमोजिम कदमहरु चाल्नु पर्छ। स्वास्थ्य सम्बन्धी अधिकार आर्थिक,

सामाजिक तथा साँस्कृतिक अधिकार अन्तर्गत पर्ने अधिकार हो। यी अधिकारको कार्यान्वयनको लागि राज्यले उपलब्ध स्रोत साधनहरुको अधिकतम उपयोग गर्दै प्रगतिशील रूपमा प्राप्त गर्दै जानको लागी आवश्यक उपायहरु अपनाउनुपर्छ तर मानव जीवनको आधारभूत आवश्यकतासँग जोडीएका विषयहरु जस्तै खाद्यान्न, आवास, आधारभूत शिक्षा तथा स्वास्थ्य लगायतका अधिकारहरु राज्यको Core minimum obligation अन्तर्गत पर्ने भएकोले यी अधिकारहरुको कार्यान्वयनको लागी देशको आर्थिक अवस्था तथा स्रोत साधनको उपलब्धतां लगायतका विषयहरु असान्दर्भिक हुन्छन् र राज्यले यी अधिकारहरुको कार्यान्वयनको लागी तत्काल कदमहरु चाल्नुपर्छ।

प्रस्तुत रिट निवेदनमा निवेदकले उठाएको मुख्य प्रश्न भनेको राज्यले सुदूरपश्चिममा दादुरा विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दा औषधी र खोपको परिक्षण नगरी हेलचेकाई गरी वितरण गरेकोले बालबालिकाको मृत्यु भएको भन्ने भएकोले कुनै पनि खोप कार्यक्रम सञ्चालन गर्दा वा औषधीको वितरण गर्दा राज्यले के कस्तो सावधानी अपनाउनु पर्छ र राज्यले सुदूर पश्चिम क्षेत्रमा सञ्चालन गरेको खोप वितरण कार्यक्रममा उक्त सावधानी अपनाएको थियो वा थिएन भन्ने दोस्रो प्रश्नको सम्बन्धमा विचार गरौ।

माथिल्ला अनुच्छेदमा उल्लेख गरेजस्तै स्वास्थ्य सम्बन्धी सेवा र सुविधाहरु नागरिकलाई उपलब्ध गराउने र उपलब्ध सेवा सुविधामा कुनै प्रकारको भेदभाव बिना सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने दायित्व राज्यमा रहेको हुन्छ। तर राज्यले नागरिकलाई औषधी/खोप लगायतका स्वास्थ्य सेवाहरु उपलब्ध गराउनु मात्रै पर्याप्त हुँदैन र यसो गर्दैमा नागरिकहरुको स्वास्थ्य सम्बन्धी अधिकार प्रत्याभुत भएको भनी मान्न मिल्दैन। राज्यले उपलब्ध गराएका यस प्रकारका सेवाहरु कुन गुणस्तरका छन् र तिनले लक्षित वर्गको स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न सक्छन् वा सक्दैनन् भन्ने सवाल पनि उत्तिकै महत्वपूर्ण हुन्छ। गुणस्तरिय सेवा पाउनु नागरिकको हक हो भने गुणस्तरिय सेवा उपलब्ध गराउनु राज्यको कर्तव्य हो। यही कुरालाई दृष्टिगत गर्दै उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६(१)(क) उपभोक्ताको हक हितको संरक्षण गर्ने प्रयोजनको निमित्त उपभोक्तालाई जीउ ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानी पुऱ्याउने उपभोग्य वस्तु तथा सेवाको विक्रि वितरणबाट सुरक्षित हुन पाउने अधिकार रहन्छ भन्ने व्यवस्था गरिएको छ भने सोही ऐनको दफा ८(२)मा उपभोक्ताको हक हित संरक्षण, आपुर्ति

१०९८/२१४

व्यवस्था नियमित र उपभोग्य वस्तु तथा सेवाको मूल्य एवं गुणस्तर नियन्त्रण सम्बन्धी व्यवस्थाहरूको प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने नेपाल सरकारले आवश्यक व्यवस्था गर्ने भन्ने व्यवस्था गरेको पाइन्छ। विरामीलाई खोप दिई उपचार गर्ने कार्य उपभोक्ता संरक्षण ऐनको प्रयोजनको लागी 'सेवा' भित्र पर्ने भएकोले उपभोक्तालाई वितरण गरिने वस्तु तथा सेवामा गुणस्तर कायम् गर्ने दायित्व राज्यमा रहेको हुन्छ। स्वास्थ्य सेवा जस्तो मानिसको बाँचन पाउने हक (Right to Life) सँग प्रत्यक्ष रूपमा जोडिएको सेवालाई राज्यले संवेदनशील रूपमा लिई यसको वितरण गर्दा पर्यास सावधानी अपनाउनु पर्छ। त्यसैगरी औषधी र खोपको वितरण गर्दा तथा अन्य उपचारको विधिहरू अपनाउदा उपचारमा संलग्न चिकित्सकले पनि पर्यास सावधानी (Due Diligence) अपनाउनु पर्छ। प्रभावकारी उपचारको लागी सही औषधी, सही मात्रामा, सही तरिकाले, सही अवधिभित्र, सही मूल्यमा सेवन/प्रयोग गर्न आवश्यक हुन्छ।

विरामी र चिकित्सकको सम्बन्ध परम्परागत रूपमा Professional Standard of Care भन्ने मान्यतामा आधारित रहेकोमा सन् १९६० को दशक यता विरामी र चिकित्सकको सम्बन्ध Informed Consent Theory मा आधारित गरिएको छ। जसअनुसार चिकित्सकले विरामीलाई उसको रोग, त्यसको उपचार, विकल्प, उपचार गर्दा वा नगर्दा हुन सक्ने जोखिम विषयहरूको बारेमा जानकारी दिई विरामीको मञ्जुरी लिएर मात्र उपचारको कार्यलाई अगाडि बढाउनु पर्छ। यसरी पछिल्लो मान्यता अनुसार चिकित्सक विरामी प्रति बढी जिम्मेवार बन्नुपर्छ र पूर्ण होशियारी र सावधानीको साथमा उपचार गर्नुपर्छ सो नगरी विरामीलाई कुनै क्षति पुगेसा त्यसको जिम्मेवारी समेत संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीले लिनुपर्छ। औषधी/खोप लगायतका सामग्री गुणस्तरीय नभएको वा मिति गुज्रिसकेको भएमा त्यसको प्रयोगले स्वास्थ्यमा झाँजै जटिलता उत्पन्न हुन सक्छ। अतः यस्ता सामग्रीको वितरण गर्दा गुणस्तरीय भए नभएको, वैज्ञानिक हिसावबाट उपयुक्त भए नभएको कुराको सुनिश्चित गर्ने तथा दुर्घटना वा जोखिमको न्यूनीकरण गर्ने दायित्व पनि राज्यको नै हो। राज्यले नागरिकलाई खोप तथा औषधी वितरण गर्नु कोरा औपचारिकताको विषय होइन। यो नागरिकको स्वास्थ्य सम्बन्धी समस्या समाधान गरी नागरिकको स्वास्थ्य सम्बन्धी अधिकारको प्रत्याभूत गर्नको लागि राज्यले गर्नुपर्ने अहम् दायित्वको विषय हो। तसर्थ औषधी/खोपको स्तर कस्तो छ, र त्यसले प्रयोगकर्ता नागरिकहरूलाई नकरात्मक असर गर्दै वा गर्दैन भन्ने सम्बन्धमा राज्यले पर्यास गृहकार्य गर्नुपर्छ, र कुनै प्रकारको नकरात्मक असर वा हानी

(Signature)
पुग्न गएको अवस्थामा अपनाउनुपर्ने उपायहरूको सम्बन्धमा समेत राज्य सजग र तयार रहनुपर्छ। अझ हाम्रो जस्तो आर्थिक रूपमा पीछाडिएको मुलुक जहाँ जनसंख्याको ठुलो हिस्सा अशिक्षित छ र कस्तो प्रकारको औषधी तथा खोप प्रयोग गरिदै छ भन्ने कुराको समान्य जानकारी समेत लिन सक्दैन त्यहाँ राज्यले आफुले वितरण गर्ने स्वास्थ्य सेवाको गुणस्तरको परिक्षण गरी गुणस्तरिय सेवाको सुनुश्चितता गर्नुपर्ने दायित्व अझ बढी हुन्छ। यसै सम्बन्धमा संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार समिति (Committee on Economic, Social and Cultural Rights)ले आफ्नो टिप्पणी नं १४ मा स्वास्थ्य सम्बन्धी अधिकारको व्याख्या गर्ने क्रममा स्वास्थ्य सेवा सुविधाको गुणस्तरिय हुनुपर्ने कुरालाई जोड दिई अनुच्छेद १२ मा निम्न कुरा उल्लेख गरेको देखिन्छ।

12(d) Quality- As well as being culturally accepted, health facilities, goods and services must be scientifically and medically appropriate and of good quality. This requires inter alia skilled personnel, scientifically approved and unexpired drugs and hospital equipment, safe and potable water, and adequate sanitation.

यसरी उक्त समितिले राज्यले उपलब्ध गराउने सेवा सुविधाहरू वैज्ञानिक तथा स्वास्थ्यको दृष्टिले उपयुक्त र गुणस्तरिय हुनु पर्ने र सोको लागी दक्ष जनशक्ति तथा वैज्ञानिक रूपमा प्रमाणित तथा म्याद नसिद्धिएका, औषधी र उपकरणहरू र पर्याप्त सरसफाई लगायतको आवश्यकता पर्ने भनी उल्लेख गरिएको छ।

यसरी नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गराउदा सो सेवा, सुविधा उचित र उपयुक्त गुणस्तरको भएको सुनिश्चित गर्ने दायित्व समेत राज्यमा रहने देखिन्छ। सुदुरपश्चिम क्षेत्रमा सञ्चालन गरेको खोप वितरण कार्यक्रममा उक्त सावधानी अपनाएको थियो वा थिएन भन्ने सम्बन्धमा विचार गर्दा प्रस्तुत रिट निवेदनमा निवेदकले खोप कार्यक्रम सञ्चालन गर्दा खोपको बारेमा गहिरो अध्ययन गरी सोबाट आउन सक्ने नकरात्मक परिणामलाई रोकथाम गर्नको लागी कुनै उपाय नै नअपनाएकोले बालबालिकाको मृत्यु भएको भनी जिकिर लिएको देखिन्छ। विपक्षीहरूले पेश गरेको लिखित जवाफ हेर्दा कार्यक्रमबाट कोही पनि नछुट्न भनेर प्रत्येक गा.वि.स.मा ५ वटा खोप केन्द्रहरू स्थापना गरी खोप कार्यक्रम सञ्चालन गरेको देखिन्छ भने मृतक बालबालिकाहरू रहेको काडामाण्डौ गा.वि.स. सानागाउ इलाका स्वास्थ्य चौकी अन्तर्गत पर्ने देखिन्छ। उक्त इलाका स्वास्थ्य चौकीले मिति २०६६।५।३ गते काडामाण्डौ गा.वि.स. मा

(P) 9/11/2018

कुल १९ जना बालबालिकालाई खोप लगाएकोमा दाढुराको खोप लगाइएका ६ जना बालबालिका मध्ये ४ जनाको मृत्यु भएको देखिन्छ। यसरी मृत्यु हुनेमा काडामाण्डौ गा.वि.स. वडा नं ६ बस्ने वर्ष १२ को मिलन नेपालीलाई मिति २०६९।५।३ मा खोप लगाइएकोमा मिति २०६९।५।४ गते मृत्यु भएको देखिन्छ। अर्की बालिका सोही गा.वि.स.को वडा नं ७ बस्ने ८ महिनाकी बालिका सुजाता नेपालीलाई मिति २०६९।५।३ मा खोप लगाइएकोमा मिति २०६९।५।४ मा मृत्यु भएको देखिन्छ। त्यसैगरी सोही गा.वि.स.को वडा नं ७ बस्ने १९ महिनाकी बालिका गौरी चिराललाई मिति २०६९।५।३ मा खोप लगाइएकोमा मिति २०६९।५।४ मा मृत्यु भएको देखिन्छ भने पोखरी गा.वि.स. वडा नं ९ घर भै काडामाण्डौ गा.वि.स. मामाघरमा बस्ने ९ महिनाकी अन्जु बि.क.लाई मिति २०६९।५।३ मा खोप लगाइएकोमा मिति २०६९।५।४ मा मृत्यु भएको देखिन्छ।

रिट निवेदकले आफ्नो रिट निवेदनमा डडेल्धुरा जिल्लाको गणेशपुर गा.वि.स.मा समेत खोपको कारणले बालकको मृत्यु भएको भनी उल्लेख गरेको भएतापनि मृत्यु भएको भनिएका बालकको विवरण खुलाउन सकेको देखिदैन भने विपक्षी जिल्ला जनस्वास्थ्य कार्यालय, डडेल्धुराको लिखित जवाफमा खोपको कारण उक्त जिल्लामा कसैको पनि मृत्यु नभएको भनी जिकिर लिएको देखिन्छ। यसरी खोपको प्रयोग भएपछी डोटी जिल्लाको काडामाण्डौ गा.वि.स.मा ४ जना बालबालिकाको मृत्यु भएकोमा, उक्त बालबालिकाहरूको मृत्यु भएपछि सो सम्बन्धमा अनुगमन र अनुसन्धान गर्न स्वतन्त्र समितिको गठन गरिएको र उक्त समितिले दिएको प्रतिवेदन अनुसार बालबालिकाको मृत्यु खोपको कारणले नभै Toxic shock syndrome को कारणबाट भएको जुन स्थानीय रूपमा उक्त खोपको भायल प्रदुषित भएको कारणले हुनसक्ने भनी उल्लेख भएको देखिन्छ। त्यसैगरी उक्त भायल दुषित हुनुमा स्वास्थ्यकर्मी स्वयं सजग हुँदा हुँदै पनि सेवा प्रदान गर्ने क्रममा मानवीय त्रुटीका कारण वा स्थानिय स्तरमा वातावरण प्रदुषित भएको कारणले वा सरसफाईमा भएको कमिका कारणले पनि हुन सक्ने तर उक्त भायल प्रयोग भैसकेपछि नष्ट गरिएकोले उक्त भायलको प्रयोगशालामा थप परिक्षण गर्न सकिएन भनी समेत उल्लेख गरिएको छ। यसरी विपक्षीहरूको लिखित जवाफमा घटनाको सम्बन्धमा अनुगमन र अनुसन्धान गर्न सरकारद्वारा गठित स्वतन्त्र आयोगको प्रतिवेदन अनुसार सरकारबाट खोप वितरण कार्यमा गलित भएको तथ्यलाई स्वीकार गरेको देखिन्छ। बालबालिकाको मृत्युको कारण खोप नभै स्थानीय

(Ranjan)

रूपमा उक्त खोपको भायल प्रदुषित भएकोले भन्ने सम्म जिकिर रहेको भएतापनि बालबालिकालाई खोप दिइसकेपछि बाँकी रहेको औपधी पुनः प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी नअपनाएको कारणले सो औपधीको भायल प्रदुषित हुन गएको देखिन्छ। खोप वितरण गर्नको लागी दक्ष जनशक्ति र तालिम प्राप्त विशेषज्ञको व्यवस्था गरी खोपलाई सुरक्षित रूपमा गुणस्तरीय राख्नको लागि के कस्तो प्रविधिको प्रयोग गरिएको थियो भन्ने कुरा समेत विपक्षीहरूको लिखित जवाफमा उल्लेख गर्न सकेको देखिदैन। यसरी सरकारले दक्ष जनशक्तिको प्रयोग गरी खोप औषधीलाई सुरक्षित राख्नको लागि अवलम्बन गर्नुपर्ने वैज्ञानिक उपायहरु अपनाउन नसकेको अवस्था देखिन्छ भने त्यस्तो प्रदुषित भायलको प्रयोग गरेको भोलीपल्ट नै बालबालिकाको मृत्यु भएको देखिन्छ। यसरी राज्यले खोप वितरण गर्दा अपनाउनुपर्ने सतर्कता नअपनाएको कारण चार जना निर्दोष बालबालिकाको मृत्यु हुनु अत्यन्त दुखद कुरा हो र यस घटनालाई यस अदालतले गम्भीरताको साथ लिएको छ। विपक्षीहरूले खोपको भायल दुषित हुनुमा मानवीय त्रुटिको कारण वा स्थानीय स्तरमा वातावरण प्रदुषित भएको कारणले भएको हुन सक्ने भनी उल्लेख गरेको देखिन्छ। खोपको भाइल प्रदुषित हुनुको कारण जेसुकै भएतापनि त्यसको जिम्मेवारी राज्यले नै लिनुपर्छ। राज्यले आफुले वितरण गर्ने खोप तथा औषधी लचायतका सामानहरु सही र गुणस्तरयुक्त छन् भन्ने कुराको सुनिश्चितता गर्नुको साथै वितरण गर्दाको अवस्थामा सम्म सुरक्षा पुर्वक राख्नुपर्छ। त्यसैगरी उक्त खोपको वितरण गर्नको लागि तालिमप्राप्त जनशक्ति र वैज्ञानिक उपकरणको व्यवस्था गर्ने जिम्मेवारी समेत राज्यको नै हो। मानवीय त्रुटिको कारण वा वातावरण प्रदूषित भएको कारणले खोपको भाइल प्रदूषित भएकोले बालबालिकाको मृत्यु भएको भन्ने भनाईबाट राज्यले उन्मुक्ति पाउन सक्ने हुदैन। कुनै अमुक कारणले खोप प्रदूषित भएको कारण देखाउदैमा आफुले वितरण गरेको खोपले पारेको नकरात्मक प्रभावको कारण सृजित दायित्वबाट राज्यले उन्मुक्ति पाउन सक्दैन।

प्रस्तुत रिट निवेदन-साथ संलग्न मिसिलको अध्ययन गरी हेर्दा क्षतिपुर्ती दिलाई भराई पाउँ भनी मृतक बालबालिकाका अभिभावकहरु शान्त वहादुर नेपाली, गगन नेपाली, जुनदेवी वि.क.र रघुनाथ चिरालले मिति २०८९।०५।१९ गते जिल्ला प्रशासन कार्यालय, डोटीमा निवेदन दिएकोमा उक्त कार्यालयले जिल्ला स्वास्थ्य कार्यालय, डोटीमा आवश्यके कारवाहीको लागी पठाएको देखिन्छ भने सो कार्यालयले ... मृतकका परिवारलाई क्षतिपुर्ती दिन मनासिव देखिएको

(Ranjan)

10/9/2010

हुँदा क्षतिपूर्ती सम्बन्धी टिप्पणी सहितको फाइल थोन ९ आवश्यक कार्यवाहीको लागी ताँहा पठाइएको व्यहोरा अनुरोध छ भन्ने व्यहोरा उल्लेख गरी सुदूर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयमा मिति २०६९।५।२४ मा पठाएको सम्म देखिन्छ। सो पत्रको व्यहोरा हेर्दा मूतकको परिवारलाई क्षतिपूर्ती दिनुपर्ने दायित्वलाई राज्यले स्विकार गरेको नै देखिन्छ। यद्यपी हालसम्म मूतकका परिवारले के कती क्षतिपूर्ती प्राप्त गरे भन्ने सम्बन्धमा कहिकै मिसिलबाट खुल्न आएको देखिदैन भने विपक्षीहरूले पेश गरेको लिखित जवाफमा पनि क्षतिपूर्ती प्राप्त गरिसकेको भनी उल्लेख गर्न सकेको देखिदैन। यसरी राज्यको एउटा निकायबाट क्षतिपूर्ती दिन मनासिव देखिएको भनी पत्राचार समेत भैसकदा पनि क्षतिपूर्ती सम्बन्धमा हालसम्म कुनै प्रक्रिया अगाडि बढ्न नसक्नु न्यायोचित हुन सक्दैन।

अब रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने हो वा होइन भन्ने तेस्रो प्रश्नको सम्बन्धमा विचार गर्दा माथी विवेचित कारण र आधारमा राज्यले आफुले वितरण गरेको खोपको बारेमा गहिरो अध्ययन गरी सोबाट आउन सक्ने नकरात्मक परीणामलाई रोकथाम गर्नको लागि कुनै उपाय अपनाएको देखिन नआएबाट बालबालिकाहरूको मृत्यु हुनबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२, १६, २२ समेत द्वारा प्रदत्त हकको उल्लंघन हुन गएको पाइयो। असावधानी पूर्वक खोप लगाएको कारण डोटी जिल्लामा नावालकहरू भिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अन्जु वि.क.समेतको खोप लगाएकै दिन केही घण्टा पछिनै विरामी परि भोलिपलटनै मृत्यु हुन गएको भन्ने जिल्ला जनस्वास्थ्य कार्यालयको लिखित जवाफबाट देखियो। यसरी संविधान प्रदत्त हकको उल्लंघन भै राज्यका अधिकारीहरूको असावधानी र गैरजिम्मेवार कार्यका कारण निर्दोष बालबालिकाको ज्यान गएको देखिएकोले तिन महिनाभित्र मूतक बालबालिकाहरूको अभिभाविकलाई जनही दश (१०) लाख रुपैया क्षतिपूर्ति जिल्ला प्रशासन कार्यालय, डोटी मार्फत दिलाई सो प्रदुषित भायलको प्रयोगबाट विरामी भएका अन्य बालबालिकाहरूको हकमा निःशुल्क उपचार तथा उनीहरूले व्यहोर्नु परेको हैरानीको लागी उचित क्षतिपूर्ति समेतका लागि विपक्षीहरूको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ। साथै आगामी दिनहरूमा खोप तथा औषधीको विक्रि वितरण गर्दा देहाय बमोजिम गर्नु भनी विपक्षीहरूको नाउमा निम्नबमोजिमको निर्देशनात्मक आदेश समेत जारी गरिदिएको छ।

१०८८

स्वास्थ्य सम्बन्धी खोप तथा औषधीको वितरण गर्नुपूर्व खरिद देखि वितरण गर्दासम्मको हरेक तहमा परिक्षण गरी अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम उक्त खोप तथा औषधी सही र गुणस्तरिय भएमा मात्र वितरण गरी वितरण कार्यलाई सुरक्षित बनाउनको लागी आवश्यक सामग्री तथा दक्ष जनशक्तिको उचित प्रवन्ध गरेर मात्र वितरण प्रक्रिया अगाडि बढाउनु, खोप कार्यक्रम सञ्चालन गर्दा खोपको प्रयोगबाट हुनसक्ने नकारात्मक परिणामलाई रोकथाम गर्न विस्तृत पूर्वतयारी गरी खोप तथा औषधीको वितरण पुर्व यसको प्रयोगकर्ताहरूलाई सो सम्बन्धमा पर्याप्त जानकारी दिई सोको प्रयोग गर्न अनुमती दिएको अवस्थामा मात्र प्रयोग तथा वितरण गर्ने गर्नु,

खोप तथा औषधीको वितरणको कार्यक्रम उचित तवरबाट सञ्चालन भएको छ र कुनै किसिमको प्रदुषण भएको छैन भन्ने कुरा सुनिश्चित गर्नको लागि प्रभावकारी अनुगमनको व्यवस्था गरी खोप तथा औषधीको प्रयोगबाट प्रयोगकर्ता नागरिकलाई कुनै प्रकारको हानी पुग्न गएमा तत्काल निश्चल उपचारको व्यवस्था गरी कानून बमोजिम उचित क्षतिपुर्ती समेतको व्यवस्था गर्नको लागी आवश्यक प्रवन्ध गर्नु,

यस आदेशको कार्यान्वयनको सम्बन्धमा अनुगमन गर्नको लागी यस आदेशको जानकारी फैसला कार्यान्वयन निर्देशनालयमा पठाई तथा यस आदेशको जानकारी विपक्षीहरूलाई दिई प्रस्तुत रिट निवेदनको दोयरीको लगात कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनु।

१०९८

न्यायाधीश

उक्त रायमा म सहमत छु ।

१०९८

न्यायाधीश

ईजलास अधिकृतः सन्देश श्रेष्ठ, दुर्गा प्रसाद भट्टराई

कम्प्युटर टाईप गर्ने: चन्दनकुमार मण्डल

सम्बत् २०७५ आषाढ महिना १४ गते रोज ५ शुभम्